

# दोर्दी गाउँपालिकाको बैठक, तालिममा सहभागीहरूलाई दिईने भत्ता सम्बन्धी

मापदण्ड २०७७

**प्रस्तावना :** दोर्दी गाउँपालिका गाउँ कार्यपालिका बैठक नगर सभा बैठक , विषयगत समितीको भत्ता प्राप्त हुने गरी आयोजना हुने बैठकहरू तथा नगरपालिकाले सञ्चालन गर्ने तालिम, गोष्ठी , सेमीनारका सहभागीहरूले पाउने भत्तालाई नियमित र व्यवस्थित गर्न वाञ्छनिय भएकोले दोर्दी कार्यपालिकाले यो मापदण्ड बनाई लागु गरेको छ।

## **१. संक्षिप्त नाम र प्रारम्भ :**

(क) यस मापदण्डको नाम " दोर्दी गाउँपालिकामा तालिममा सहभागीहरूलाई दिईने भत्ता सम्बन्धी मापदण्ड २०७७" रहेको छ ।

(ख) यो मापदण्ड गाउँ कार्यपालिकाबाट पारित भएपछि दोर्दी गाउँपालिका भर लागू हुनेछ ।

## **२. परिभाषा :** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा,

(क) बैठक भन्नाले गाउँ कार्यपालिकाको बैठक, गाउँ सभा बैठक, गाउँपालिकामा आयोजना हुने विभिन्न विषयगत समितीका बैठकहरू, वडा समितिका बैठक तथा विशेष उद्देश्य र निर्णयको लागि आयोजना हुने विशेष विषयहरू (पदपूर्ति समिति, शिक्षा समिति, बोलपत्र मूल्याङ्कन समिति, बोलपत्र खोल्न गठित समिति ) जस्ता नियमित बैठक नभई विशेष प्रयोजनमा आयोजना हुने बैठकहरूसंग सम्बन्धित बैठकलाई सम्झनु पर्दछ ।

(ख) तालिम भन्नाले कुनै व्यक्तिको सामर्थ्य, क्षमता, उत्पादकत्व र कार्य सम्पादन स्तरमा सुधार गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको लागि शिक्षण वा सीप र ज्ञानको दायरा बढाउने कार्य प्रयोजनको लागी गाउँपालिका वा अन्य सरोकारवाला जिम्मेवार

निकायले आयोजना गर्ने तालिम, गोष्ठी, सेमीनार, अभिमुखिकरण, कार्यशाला समेतलाई सम्झनु पर्दछ ।

(ग) सहभागी भन्नाले माथी उल्लेखित परिभाषा खण्डको उपखण्ड क र ख बमोजिमका बैठक, तालिम, गोष्ठी, सेमीनार, अभिमुखिकरण, कार्यशालाहरुमा सहभागिता जनाउने गरी पत्रचार गरिएका एवम् प्रचलित कानून बमोजिम बैठक वा तालिममा सहभागी हुने भनि तोकिएका व्यक्तिहरुलाई सम्झनु पर्दछ ।

(घ) प्रशिक्षक भन्नाले सम्बन्धित विषयको ज्ञान र सीप भएका वा सो विषयमा अध्ययन, अनुसन्धान, परामर्श, अनुभव हासिल गरेका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण, कार्यशालामा सहजीकरण गर्ने व्यक्तिहरुलाई सम्झनु पर्दछ ।

(ङ) व्यवस्थापक भन्नाले बैठक, तालिम, गोष्ठी, कार्यशाला, सेमिनारमा प्रशिक्षक एवम् सहभागीहरुलाई सहजिकरण गर्ने गरी गाउँपालिकाको हकमा तालिम, गोष्ठी तथा बैठकको व्यवस्थापन उपशाखा प्रमुख वा गाउँपालिकाले उल्लेखित कार्यको लागी तोकेको गाउँपालिकाको कुनै कर्मचारीलाई सम्झनु पर्दछ ।

**३. भत्ता सम्बन्धी व्यवस्था:** बैठक, तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण, कार्यशालाहरुमा सहभागिहरुले तपशिल बमोजिम भत्ता पाउनेछन ।

तपशिल:

क्र.स.	विवरण	भत्ता रकम	कैफियत
१. गाउँ कार्यपालिका, गाउँ सभा बैठक			
क.	सहभागी	१०००	प्रति बैठक
ख.	व्यवस्थापक	१०००	प्रति बैठक
ग.	कार्यालय सहयोगी	३००	प्रतिदिन/काममा खटिएमा मात्र
२. विषयगत समितीका बैठकहरु			

क.	सहभागी	१०००	
ख.	व्यवस्थापक	१०००	प्रति बैठक
ग.	कार्यालय सहयोगी	३००	प्रतिदिन/काममा खटिएमा मात्र

**४. मापदण्ड लागू नहुने:** आफैले खर्च व्यहोर्ने गरी सञ्चालन हुने संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिती विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था लगायतले आयोजना गर्ने बैठक तथा तालिमको लागि यो मापदण्ड लागू हुने छैन ।

**५. प्रचलित कानूनमा उल्लेख भएकडको हकमा सोही बमोजिम हुने:** संघिय तथा प्रदेश कानून र गाउँसभा वा गाउँ कार्यपालिकाबाट पारित अन्य कानूनमा बैठक तथा तालिम सम्बन्धमा उल्लेख भएमा सोही कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

**६. लागू नहुने:** यस अघि बैठक तथा तालिम भत्ता सम्बन्धमा भएका कार्यहरुको हकमा यो मापदण्ड लागू हुने छैन ।

गाउँ कार्यपालिकाबाट स्वीकृती

मिति: २०७७/०२/२५

प्रमाणिकरण

मिति: २०७७/०२/२५